

(आंभभावकको लागि)

प्रमाणीकरण मानक रकम नाघेको भए तापनि आर्थिक सहयोग आवश्यक भनेर स्वीकृत दिइने कारण तथा आवश्यक कागजातको बारेमा

निम्न कारणमा पर्ने व्यक्तिहरूको सन्दर्भमा, प्रमाणीकरण मानक रकम नाघेको भए तापनि प्रमाणीकरण गरिने अवस्थाहरू पनि हुन सक्छन्।

*समीक्षाको नतिजाआय नाघेको कारण आवश्यक कागजात पेस गरिए तापनि प्रमाणित नहुने अवस्थाहरू पनि हुने हुनाले उक्त बेहोराबारे अग्रिम जानकारी गराउन चाहन्छौं।

	कारण	आवश्यक कागजात (प्रतिलिपि भए पनि हुन्छ।)
क	मु बेरोजगार थिएँ त्यसैले रेड्वा 6 सालको आय उपयोगी हुँदैन। (दायरामा पर्ने बेरोजगारी अवधि: रेड्वा ७ (२०२५) को जनवरी १ देखि रेड्वा ८ (२०२६) को मार्च ३१ सम्मको लगातार १२ महिना) *अवकाश पाएको स्थिति बेरोजगारीमा पर्दैन। *कारण उत्पन्न भएको स्थिति अनुसार प्रमाणीकरण मिति फरक हुने अवस्थाहरू हुन सक्छन्।	रोजगार बिमा प्राप्तिको योग्यता प्रमाणपत्र (प्राप्त अवधि रेड्वा 7 साल जनवरी 1 तारिख~ रेड्वा 8 साल मार्च 31 तारिख अथवा त्यस अवधिमा पर्ने समयको कागजात) *रोजगार बिमा प्राप्त नगरेको खण्डमा व्यक्तिगत व्यापारको सुरुवात-व्यापार बन्द आदिको सूचनापत्र
ख	मैले रोगको कारण बिदा लिएको थिएँ। त्यसैले रेड्वा 6 सालको आय उपयोगी हुँदैन। (दायरामा पर्ने बिदा लिएको अवधि: रेड्वा ७ (२०२५) को जनवरी १ देखि रेड्वा ८ (२०२६) को मार्च ३१ सम्मको लगातार १२ महिना) *कारण उत्पन्न भएको स्थिति अनुसार प्रमाणीकरण मिति फरक हुने अवस्थाहरू हुन सक्छन्।	निम्न 2 वटा कागजातहरू (बिदा अवधि रेड्वा 7 साल जनवरी 1 तारिख~रेड्वा 8 साल मार्च 31 तारिख अथवा त्यस अवधिमा पर्ने समयको कागजात) (1) कार्यस्थलद्वारा जारी गरेको “बिदा प्रमाणपत्र” आदि *बिदा (योजना) अवधि लेखिएको कागजात (2) चिकित्सकको जाँच प्रमाणपत्र *लामो समय काम गर्न नसक्ने स्थिति भएको कुरा थाहा हुने कागजात
ग	(१) आर्थिक वर्ष सन् 2024 को आयको बारेमा प्रमाणीकरण पुष्टि गर्न अन्तिम मितिपछि प्रमाणीकरण पुष्टि गरी, त्यसको चिकित्सा खर्च कटौतीको रकम प्रमाणीकरण मानाङ्कको बढी रकमसँग बराबर वा बढी छ। (लक्ष्य अवधि: 2024 जनवरी 1 देखि 2024 डिसेम्बर 31 सम्म) (२) यदि जनवरी १, 2025 देखि मार्च ३१, 2026 सम्म लगातार १२ महिनाको लागि चिकित्सा खर्चको कूल रकम १००,००० येन भन्दा बढी छ भने, त्यो बढी रकम प्रमाणीकरण मानाङ्कको बढी रकमसँग बराबर वा बढी छ। (लक्ष्य अवधि: 2025 जनवरी 1 देखि 2026 मार्च 31 सम्म) *चिकित्सा खर्च कटौतीको विषय हुने चिकित्सा खर्च मात्र योग्य छन्। *कारणको परिस्थिति अनुसार प्रमाणीकरण मिति परिवर्तन हुन सक्छ। *माथि (१) र (२) दुवै बुझाउन सक्नुहुन्छ, तर चिकित्सा खर्चको ठूलो रकमको लागि मात्र स्वीकार गरिनेछ।	(१) लागू भएको खण्डमा प्रमाणिकरण पुष्टिको परिणाम प्रतिबिम्बित कर योग्य रकम (कर छुट)को प्रमाणपत्र *सन् 2024 मा भएको चिकित्सा खर्च सम्बन्धमा, कृपया चिकित्सा खर्च कटौतीको लागि आफैले प्रक्रिया मार्फत आवेदन दिनुहोस् र चिकित्सा खर्च कटौती प्रतिबिम्बित गर्ने कर योग्य रकम(कर छुट)को प्रमाणपत्र पेश गर्नुहोस्। *सन् 2024 को प्रमाणीकरण पुष्टिको म्यादसम्म चिकित्सा खर्च कटौती प्रक्रियाहरू पूरा गरी जनवरी १, 2024 सम्म कावासांको शहरमा निवासीको रूपमा दर्ता भएका महानुभावहरूका लागि कर योग्य रकम (कर छुट) प्रमाणपत्रको पेश गर्नु आवश्यक छैन। (२) लागू भएको खण्डमा लक्षित अवधिको चिकित्सा खर्चको रकम देखाउने कागजातको प्रतिलिपि (स्वास्थ्य बीमा संघ आदि द्वारा पठाइएको चिकित्सा खर्चका प्रमाणहरू वा चिकित्सा खर्चको रसिदहरू आदि)। *अस्पताल भर्ना हुँदाको लाभहरू तथा बच्चा जन्माउने बेला पाउने एकमुष्ट रकम, आदिको लागि क्षतिपूर्ति छ भने, कृपया कागजातहरू पेश गर्नुहोस्। *पुरीक्षण (स्कनिङ)को लागि प्रयोग गरिएका कागजातहरू फिर्ता गर्न नसकिने भएकोले भविष्यमा चिकित्सा खर्च कटौतीको लागि प्रमाणीकरण पुष्टि आदिको योजना भएका महानुभावहरूले अवश्य प्रतिलिपि पेश गर्नुहुन अनुरोध छ।
घ	मैले नगरपालिका वा गाउँपालिका करको कर छुट अथवा आंशिक वा पूर्ण छुट पाएको थिएँ। *यसमा जग्गा, भवन, धितोपत्र (सेयर) जस्ता सम्पति बिर्की वा अरूलाई हस्तान्तरण गर्दा भएको घाटाको अवस्था र आवास प्राप्ति कटौती पर्दैन। *यो संपूर्ण परिवारका सदस्यहरू योग्य भएका अवस्थामा मात्र लागू हुन्छ।	निम्न कागजातहरू मध्ये कुनै एक *कर छुट प्रमाणपत्र *छुट प्रमाणपत्र *कर योग्य रकम प्रमाणपत्र (आंशिक वा पूर्ण छुट भएको बेहोरा लेखिएको कागजात) *“घ देखि ज” को सन्दर्भमा, पछिल्लो आर्थिक वर्ष (आर्थिक वर्ष रेड्वा 7 सालको कागजात) पेस गर्नुहोस्।
ङ	मैले आंशिक वा पूर्ण रूपमा एकलौटी व्यवसाय कर छुट पाएको थिएँ। *छुट पाउनुको कारण विपदमा क्षति भएको अवस्था मात्र मान्य हुनेछ।	एकलौटी व्यवसाय करको आंशिक वा पूर्ण छुट पाएको बेहोरा लेखिएको सूचनापत्र (आंशिक वा पूर्ण छुट पाएको कारण लेखिएको कागजात)
च	मैले अचल सम्पत्ति करको आंशिक वा पूर्ण छुट पाएको थिएँ। *लागू गर्नको कारण केवल प्राकृतिक प्रकोप (भूकम्प, बाढी, आँधी) र मानवजन्य प्रकोप (आगो) को अवस्थामा मात्र	अचल सम्पत्तिको कर पुस्तिकामा लेखिएको विवरणको प्रमाणपत्र (आंशिक वा पूर्ण छुट पाएको कारण लेखिएको कागजात)
छ	(1)राष्ट्रिय पेंशन बीमा शुल्कमा छुट प्राप्त गरिएको। (2)राष्ट्रिय स्वास्थ्य बीमा शुल्कमा छुट वा सङ्कलन स्थगन प्राप्त गरिएको। *यो संपूर्ण परिवारका सदस्यहरू योग्य भएका अवस्थामा मात्र लागू हुन्छ। *यसमा नागरिक स्वास्थ्य बिमाको बिमा शुल्कको न्यूनीकरण पर्दैन।	(1) नागरिक पेन्सनको बिमा शुल्क आंशिक वा पूर्ण छुटको खण्डमा (निम्न कागजातहरू मध्ये कुनै एक)*दायरामा पर्ने छुट अवधि: रेड्वा 7 साल जुलाई~ रेड्वा 8 साल जुन -नागरिक पेन्सन बिमा शुल्क छुट भुक्तानी स्थगन आवेदन स्वीकृति सूचनापत्र -नागरिक पेन्सनबिमा शुल्क छुटको कारणसँग सम्बन्धित सूचनापत्र (2) नागरिक स्वास्थ्य बिमाको बिमा शुल्क आंशिक वा पूर्ण छुट तथा रकम सङ्कलन स्थगनको खण्डमा (निम्न कागजातहरू मध्ये कुनै एक) -नागरिक स्वास्थ्य बिमा शुल्क आंशिक वा पूर्ण छुट स्वीकृति निर्णय गरिएको सूचनापत्र -नागरिक स्वास्थ्य बिमा शुल्क रकम सङ्कलन स्थगन स्वीकृति निर्णय गरिएको सूचनापत्र
ज	मैले जीवनयापन कल्याण कोषको ऋण लिएको थिएँ। (ऋण अवधि अथवा निर्णय गरिएको तारिख: रेड्वा 7 साल जनवरी 1 तारिख~ रेड्वा 8 साल मार्च 31 तारिख)	जीवनयापन कल्याण कोष ऋण निर्णय गरिएको सूचनापत्र (यसमा आपत्कालीन सानो रकम कोष पनि पर्छ।)
झ	म रोजगार सुरक्षा कार्यालयमा दर्ता गरिएको दैनिक कामदार हुँ। *परिवारमा आम्दानी हुने व्यक्ति बहुसंख्य भएको खण्डमा, आम्दानी भएको सबैको प्रमाणपत्र आवश्यक पर्नेछ।	दैनिक कामदार बीमाको प्रमाणपत्र
ञ	मेरो परिवारमा निर्धारित समयको उच्च माध्यमिक विद्यालय जस्ता विद्यालयहरूको चौथो सालको विद्यार्थी आदि, रेड्वा 7 साल अप्रिल 2 तारिख हाल 18 पुगिसकेको वा सोभन्दा बढीको उच्च माध्यमिक विद्यालयको विद्यार्थी छ। *उच्च माध्यमिक विद्यालय आदिको शिक्षण शुल्कलाई मानक रकममा थप गरी प्रमाणीकरण गरिने अवस्थाहरू पनि हुन सक्छन्।	अध्ययनरत प्रमाणपत्र (सम्बन्धित उच्च माध्यमिक विद्यालयको विद्यार्थी अध्ययनरत उच्च माध्यमिक विद्यालय प्रमुखको कामको हस्ताक्षर लगाइएको कागजात) अथवा विद्यार्थी कार्ड आदि

त्यो बाहेक अन्य विशेष कारणहरू भएका महानुभावहरू, आवश्यक कागजातहरू बारे राम्रोसँग थाहा नभएका महानुभावहरू कृपया शैक्षिक मामिला विभागमा सम्पर्क गर्नुहोस्।